



चामे गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
चामे, मनाङ

☎फोन नं.: ०६६- ४४०१७०

☎फ्याक्स : ०६६- ४४०१७०

Email: [chamegaupalika@gmail.com](mailto:chamegaupalika@gmail.com)

[www.chamemun.gov.np](http://www.chamemun.gov.np)

गण्डकी प्रदेश, नेपाल

मिति २०७७।०३।०८ गतेको सातौँ गाउँसभाको पहिलो बैठकको निर्णयहरू

१. चामे गाउँपालिकाको आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम स्थानीय सरकारको प्रमुख एंवम गाउँपालिकाको अध्यक्ष श्री लोकेन्द्र बहादुर घले द्वारा चामे गाउँपालिकाको उरीमामय सातौँ गाउँ सभामा प्रस्तुत गर्ने संबोधनलाई स्वीकृती प्रदान गर्ने निर्णय गरीयो ।
२. चामे गाउँपालिकाको सातौँ गाउँसभाको दोश्रो बैठक मिति २०७७-०३-०९ गते विहान ११ बजे बस्ने निर्णय गरीयो ।



चामे गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
चामे, मनाङ

☎फोन नं.: ०६६- ४४०१७०

☎फ्याक्स : ०६६- ४४०१७०

Email: [chamegaupalika@gmail.com](mailto:chamegaupalika@gmail.com)

[www.chamemun.gov.np](http://www.chamemun.gov.np)

गण्डकी प्रदेश, नेपाल

मिति २०७७।०३।०९ गतेको सातौँ गाउँसभाको दोश्रो बैठकको निर्णयहरू

३. चामे गाउँपालिकाको मिति २०७६ अषाढ ८ गते स्थानीय सरकारको प्रमुख एंवम गाउँपालिकाको अध्यक्ष श्री लोकेन्द्र बहादुर घलेद्वारा सम्बोधि आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम माथि दफावार छलफल भई निर्णयार्थ पेश हुदाँ सर्वसम्मत पारीत गर्ने निर्णय गरियो ।
४. चामे गाउँपालिकाको सातौँ गाउँसभाको तेस्रो बैठक मिति २०७७-०३-१० गते विहान ११ बजे बस्ने निर्णय गरीयो ।



चामे गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
चामे, मनाङ

☎फोन नं.: ०६६- ४४०१७०

☎फ्याक्स : ०६६- ४४०१७०

Email: chamegaupalika@gmail.com

www.chamemun.gov.np

गण्डकी प्रदेश, नेपाल

मिति २०७७।०३।१० गतेको सातौँ गाउँसभाको तेश्रो बैठकको निर्णयहरू

५. चामे गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को बजेट मिति २०७७ साल असार १० गते विहान ११:०० बजे गाउँपालिकाको उपाध्यक्ष श्री मुनिन्द्रजंग गुरुङद्वारा चामे गाउँपालिकाको गरिमामय सातौँ गाउँसभाको तेश्रो बैठकमा पेश गर्ने निर्णय गरियो ।
६. चामे गाउँपालिका अध्यक्ष एवं सातौँ गाउँसभाका सभाध्यक्षको निर्देशनमा मिति २०७७ असार १० गते दिउँसो १२:१५ बजे अर्को बैठक बस्ने गरी चालु बैठक स्थगित गर्ने निर्णय गरियो ।
७. चामे गाउँपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक ,२०७७ मिति २०७७ साल असार १० गते दिउँसो १२:३० बजे सभाका सदस्य ,आर्थिक विकास समितिका संयोजक एवं गाउँपालिका वडा नं.३ का वडाध्यक्ष,श्री राजु लामाद्वारा चामे गाउँपालिकाको गरिमामय सातौँ गाउँसभाको तेश्रो बैठकमा पेश गर्ने निर्णय गरियो ।
८. चामे गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ,२०७७ मिति २०७७ असार १० गते दिउँसो १२:४५ बजे सभाका सदस्य,आर्थिक विकास समितिका संयोजक एवं गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष, श्री राजु लामाद्वारा चामे गाउँपालिकाको गरिमामय सातौँ गाउँसभाको तेश्रो बैठकमा पेश गर्ने निर्णय गरियो ।
९. चामे गाउँपालिकाको मिति २०७७ साल असार १० गते विहान ११:०० बजे गाउँपालिकाका उपाध्यक्ष श्री मुनिन्द्रजंग गुरुङ द्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को बजेट, मिति २०७७ साल असार ११ गते विहान ११:०० बजे देखि छलफल गर्न सभाका सदस्य,आर्थिक विकास समितिका संयोजक एवं गाउँपालिकाका वडा नं.३ का वडाध्यक्ष, श्री राजु लामाद्वारा चामे गाउँपालिकाको गरिमामय सातौँ गाउँसभाको चौथो बैठकमा प्रस्ताव पेश गर्ने निर्णय गरियो ।
१०. चामे गाउँपालिकाको सातौँ गाउँसभाको चौथो बैठक मिति २०७७-०३-११ गते विहान ११:०० बजे बस्ने निर्णय गरियो ।



चामे गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
चामे, मनाङ

☎फोन नं.: ०६६- ४४०१७०

☎फ्याक्स : ०६६- ४४०१७०

Email: chamegaupalika@gmail.com

www.chamemun.gov.np

गण्डकी प्रदेश, नेपाल

मिति २०७७।०३।११ गतेको सातौँ गाउँसभाको चौथो बैठकको निर्णयहरू

१. मिति २०७७ साल असार १० गते विहान ११ ००:बजे चामे गाउँपालिकाको गरिमामय सातौँ गाउँसभाको तेस्रो बैठकमा गाउँपालिकाको उपाध्यक्ष श्री मुनिन्द्रजंग गुरुङद्वारा चामे गाउँपालिकाको आर्थिक वर्ष २०७७को पेश भएको बजेट माथि दफावार छलफलका लागि पेश गरीएकोमा सम्पूर्ण ७८/दफाहरूमा छलफल गरी निर्णय गर्न बाकी रहेकाले सभाको अर्को बैठक मिति २०७७।०३।३० गते दिनको ११ बजे बस्ने निर्णय गरियो ।
२. चामे गाउँपालिकाको गरिमामय सातौँ गाउँसभाको तेस्रो बैठक मिति २०७७ साल असार १० गते दिउँसो १२:३०: बजे चामे गाउँपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक ,२०७७ र सोही दिन दिउँसो १२:४५: बजे चामे गाउँपालिकाको आर्थिक वर्ष २०७७ को ७८/सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ,२०७७ सभाका सदस्य ,आर्थिक विकास समितिका संयोजक एवं गाउँपालिका वडा नं.३ का वडाध्यक्ष,श्री राजु लामाद्वारा पेश भएको विधेयक माथि दफावार छलफलका लागि पेश गरीएकोमा सम्पूर्ण दफाहरूमा छलफल गरी निर्णय गर्न बाँकी रहेकाले सभाको अर्को बैठक मिति २०७७।०३।३० गते दिनको ११ बजे बस्ने निर्णय गरियो ।
३. यस चामे गाउँपालिकामा कर्मचारी समायोजन ऐन अनुसार राजश्व तथा आर्थिक प्रशासन शाखामा कुनैपनि कर्मचारी समायोजन भै नआएको, जिल्ला समन्वय समितिको कार्यालयबाट आशाखामा कार्यरत .प.ले. समायोजन ऐन अनुसार समायोजन भई आएको (छैटौँ) अधिकृत .प.ले.प्रशासन सेवा लेखा समूहका आ .प.ले.गाउँपालिकाहरूमा जस्तै यस गाउँपालिकामा पनि आइकाईमा अधिकृत स्तरको कर्मचारी आवश्यक नभएको, आन्तरीक श्रोत अत्यन्त न्यून रहेको यस गाउँपालिकामा आ .प.ले.इकाई र लेखा शाखामा समेत अधिकृतस्तरको कर्मचारी राख्दा गाउँपालिकाको व्ययभार अनावश्यक रूपमा बढ्ने भएकोले लेखा र लेखा सफ्टवेयर संचालन सम्बन्धी ज्ञान भएको (सूत्र), आर्थिक प्रशासन सम्बन्धी जिम्मेवारी प्रदान गरी मिति २०७६०/३/११ देखि आर्थिक प्रशासन सम्बन्धी कामकाज गर्दै आउनु भएका लेखा समूहका कर्मचारी श्री नम नारायण मल्ललाई राजश्व तथा आर्थिक प्रशासन शाखा तर्फ रिक्त रहेको अधिकृत छैटौँ तह प्रशासन सेवा लेखा समूह तर्फ अधिकृत छैटौँ लेखा पदमा पदस्थापना गर्न चामे गाउँ कार्यपालिकाको मिति २०७६ चैत्र ९ गते बसेको कार्यपालिका बैठकको निर्णय नं बाट ६ .निर्णय गरी स्वीकृति तथा अनुमोदनको लागि गाउँ सभामा पेश भएकोले पेश भए बमोजिम निज नम नारायण मल्ल लाई आ .प.ले. (छैटौँ) अधिकृत पदबाट राजश्व तथा आर्थिक प्रशासन शाखा तर्फ अधिकृत छैटौँ लेखा पदमा पदस्थापन गर्ने निर्णय गरियो ।
४. चामे गाउँपालिकाको आर्थिक कार्यविधि ऐन, २०७४ को दफा २० को उपदफा ४ को सट्टा तपशिलको उपदफा ४ राख्ने निर्णय गरियो ।



चामे गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
चामे, मनाङ

फोन नं.: ०६६- ४४०१७०

फ्याक्स : ०६६- ४४०१७०

Email: chamegaupalika@gmail.com

www.chamemun.gov.np

गण्डकी प्रदेश, नेपाल

“(४) महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा औल्याएको बेरुजु सभामा छलफल गरी प्रतिवेदन स्वीकृत ( भएपछि सो प्रतिवेदनमा उल्लेखित सुझावहरू कार्यान्वयन गर्ने र असूल उपर गर्नुपर्ने तथा तिर्नु बुझाउनुपर्ने भनी ठन्याएको रकम असूल उपर गर्ने गराउने दायित्व कार्यपालिकाको निर्देशन बमोजिम सम्बन्धित लेखा उत्तरदायी अधिकृतको हुनेछ ।

साथै नियमित गर्नुपर्ने बेरुजु गाउँ सभामा छलफल गरी नियमितको लागि गाउँ सभाबाट गठीत लेखा समितिमा पठाउनु पर्नेछ । लेखा समितिले छलफल गरी उपयुक्त कारण सहित बेरुजु नियमित गर्नुपर्ने छ ।

लेखा समितिबाट नियमित भएको बेरुजु र अन्य बेरुजु लेखा उत्तरदायी अधिकृतले संपरीक्षणको लागि महालेखा परीक्षकको कार्यालयमा पेश गर्नुपर्ने छ । ”

५. गाउँ कार्यपालिकाको मिति २०७६को निर्णय अनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षण १८/०८/ गराउन गाउँ कार्यपालिकाको कार्यालयबाट प्रकृया अधि बढाए बमोजिम ब्रोड वे इन्फोसिस नेपाल प्रा.लि . काठमाण्डौको सहयोगमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ को उपदफा १ देखि ९ सम्मका बुँदाको आधारमा सर्वेक्षण अध्ययन गरी प्राप्त प्रतिवेदन अनुसार प्रस्ताव गरीएको गाउँ कार्यपालिका वडा कार्यालय कृषि सेवा शाखा पशु सेवा शाखा र स्वास्थ्य चौकी समेतका लागि ३४ जनाको दरबन्दी सहितको प्रतिवेदन मिति २०७६ पुस २५ गतेको गाउँ कार्यपालिकाको बैठकको निर्णय नं.बाट स्वीकृत १ . भएको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनस्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ को उपदफा १० बमोजिम स्वीकृत गर्ने निर्णय गरियो ।
६. यस पालिका अन्तर्गत संचालन हुने आगामि आमा संचालन हुन ०७८।०७७ .व.े विकास निर्माणका योजनाहरू प्रतिस्पर्धात्मक रूपमा न्युन लागतमा गुणस्तर युक्त एवं समयमा सम्पन्न गर्न रु५. लाख वा सो भन्दा बढी लागतका योजनाहरू निर्माण व्यवसायीहरूबाट ठेक्का को माध्यमबाट (बोलपत्र/दरभाउपत्र) गराउने निर्णय सर्वसम्मत पारित गरियो ।
७. जिल्ला समन्वय समितिको सभा वाट पारीत भई यस चामे गाउँपालिकाको लागि प्राप्त हुन आएका खानेपानीका निम्न योजना तथा कार्यक्रमलाई सर्वसम्मत पारित गरियो ।

निम्न

- क. स्याकु खानेपानी योजना रु।०००,००,२०.-
- ख. लमजुङ वेस क्याम्पमा खानेपानी निर्माण योजना रु—।०००,००,५ .
८. चामे गाउँपालिकामा वडा कार्यालयबाट माग भएका तर गाबजेटमा सम्बोधन हुन ०७८।०७७.व.को आ .पा. नसकेको निम्न आयोजनाहरू प्राथमिकता आधारमा संघ तथा प्रदेश माग गर्ने निर्णय गरियो ।
  - क. चार्चेखर्क जाने बाटो र चार्चे डाडाँमा पार्क निर्माण —वडा १
  - ख. गुम्बा जाने बाटो शोलिङ— वडा नं१ .



चामे गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
चामे, मनाङ

☎फोन नं.: ०६६- ४४०१७०

☎फ्याक्स : ०६६- ४४०१७०

Email: chamegaupalika@gmail.com

www.chamemun.gov.np

गण्डकी प्रदेश, नेपाल

- ग. तिमाङ देखि फोरक्या हुदै तिमाङ स्याक्यु सम्म बैकल्पिक पदमार्ग— वडा नं१ .
  - घ. छयोर्तेन देखी मन्दिर जाने बाटो ढलान र मेशिनरी वाल— वडा नं२ .
  - ङ. थानचोक देखी काजिन सारा ताल जाने बाटो निर्माण— वडा नं२ .
  - च. कोतो चौकी देखि नार खोला जाने मस्याङदी नदी पुल सम्म बाटो सोलिड निर्माणढ/लान —वडा नं३ .
  - छ. कोतोमा कोल्ड स्टोर निर्माण— वडा नं३ .
  - ज. काजिनसारा ताल जाने बाटो निर्माण— वडा नं .४
  - झ. नमुना आवासिय श्री लोकप्रिय मा— को खेल मैदान निर्माण .वि.वडा नं४ .
  - ञ. तातोपानी देखि छिम्बु सम्म तटवन्धन निर्माण गर्ने— वडा नं५ .
  - ट. माडाबाट चामे माथि जाने झोलुङ्गे पुल निर्माण — वडा नं५ .
९. चामे गाउँपालिकाको सातौँ गाउँसभाको पाचौँ बैठक मिति २०७७।०३।३० गते विहान ११:००: बजे बस्ने निर्णय गरियो ।



# चामे गाउँपालिका

## गाउँ कार्यपालिकाको कार्यालय

### चामे, मनाङ

☎फोन नं.: ०६६- ४४०१७०

☎फ्याक्स : ०६६- ४४०१७०

Email: chamegaupalika@gmail.com

www.chamemun.gov.np

गण्डकी प्रदेश, नेपाल

### मिति २०७७।०३।३० गतेको सातौँ गाउँसभाको पाचौँ बैठकको निर्णयहरू

१. चामे गाउँपालिकाको मिति २०७७ साल असार १० गते विहान ११:०० बजे गाउँपालिकाको उपाध्यक्ष श्री मुनिन्द्रजंग गुरुङद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को बजेट माथि दफावार छलफल भई निर्णयार्थ पेश हुदाँ सर्वसम्मत पारित गर्ने निर्णय गरियो ।
२. चामे गाउँपालिकाको मिति २०७७ साल असार १० गते दिउँसो १२:३० बजे सभाका सदस्य , आर्थिक विकास समितिका संयोजक एवं गाउँपालिका वडा नं.३ का वडाध्यक्ष, श्री राजु लामाद्वारा प्रस्तुत अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक , २०७७ माथि मिति २०७७ साल असार ११ गते छलफल भई बाकिँ रहेका उक्त विधेयकको दफा १ देखि १७ (अनुसूचि १ देखि १५) सम्म दफावार छलफल भई निर्णयार्थ पेश हुदाँ सर्वसम्मत पारित गर्ने निर्णय गरियो ।
३. चामे गाउँपालिकाको मिति २०७७ साल असार १० गते दिउँसो १२:४५ बजे सभाका सदस्य , आर्थिक विकास समितिका संयोजक एवं गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष, श्री राजु लामाद्वारा प्रस्तुत चामे गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक , २०७७ माथि मिति २०७७ साल असार ११ गते छलफल भई बाकिँ रहेका उक्त विधेयकको दफा १ देखि ३ र अनुसूची १ देखि २ सम्म दफावार छलफल भई निर्णयार्थ पेश हुदाँ सर्वसम्मत पारित गर्ने निर्णय गरियो ।
४. यस चामे गाउँपालिकाको महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षण भइ पेश भएको आ.व.०७३/७४ आ.व.०७४/७५ र आ.व.०७५/७६ को प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरियो ।
५. गाउँ कार्यपालिकाको कार्यालयबाट नियमित फछ्यौटकोलागी पेश भएको बेरुजु सभामा छलफल गरी चामे गाउँपालिकाको आर्थिक कार्यविधि ऐन, २०७४ को दफा २० को उपदफा ४ बमोजिम नियमित फछ्यौटको लागि लेखा समितिमा पठाउने र लेखा समितिबाट नियमित फछ्यौट भएपछि संपरीक्षणकोलागि महालेखा परीक्षकको कार्यालयमा पेश गर्न निर्देशन गर्ने निर्णय गरियो ।
६. चामे गाउँपालिकाको तातोपानी कुण्ड संचालन सम्बन्धमा गाउँपालिका र चामे गाउँपालिका वडा नं. ४ बस्ने श्री डोल्कर लामाका बिच मिति २०७६।०५।१७ मा भएको सम्झौता बमोजिम निजले कार्यालयमा मिति २०७७।०३।२५ गते हाल विश्वभर फैलिएको कोरोना भाईरस (Covid-19) कारण दर्साई सरकारले गरेको बन्दाबन्दीको मिति २०७६।१२।११ देखि उक्त तातोपानी कुण्ड संचालन गर्न नसकिने भनि मिति २०७६।१२।११ गते देखि नै तातोपानी संचालन ठेक्का सम्झौता रद्द गरी निजले उक्त तातोपानी कुण्डमा बिजुलि तथा खानेपानी व्यवस्थापनका लागि भएको खर्च भुक्तानी गर्न तथा धरौटी रकम फिर्ता पाउँ भनि माग गरेकाले निजको नियमानुसार तिर्नुपर्ने रकम हिसाब मिलान गरी सम्झौता रद्द गर्ने, निजको सम्झौता बमोजिम खर्च भएको रकम नियमानुसार भुक्तानी दिन र उप्रान्त तातोपानी कुण्ड संचालनको ठेक्का सम्झौता प्रक्रिया नियमानुसार अगाडी बढाउन र सो अघि तातोपानी संचालनको बैकल्पिक व्यवस्था गर्न हाललाई



चामे गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
चामे, मनाङ

☎फोन नं.: ०६६- ४४०१७०

☎फ्याक्स : ०६६- ४४०१७०

Email: [chamegaupalika@gmail.com](mailto:chamegaupalika@gmail.com)

[www.chamemun.gov.np](http://www.chamemun.gov.np)

गण्डकी प्रदेश, नेपाल

- गाउँपालिकाबासी र कर्मचारीलाई प्रति व्यक्ति प्रति घण्टा रु.१०, पालिका भन्दा बाहेकका स्वदेशी नागरीकको हकमा प्रति व्यक्ति प्रति घण्टा रु.२० र विदेशीको हकमा प्रति व्यक्ति प्रति घण्टा रु.१०० सेवासुल्क लिनेगरी १ जना व्यक्तिलाई तातोपानी सरसफाई तथा रेखदेख गर्न उक्त उठेको रकमबाट भुक्तानी गर्ने गरी सेवा करारमा लिई कामकाजमा लगाउन गाउँ कार्यपालिकाको कार्यालयलाई निर्देशन गर्ने निर्णय गरियो ।
७. नेपालको संविधान बमोजिम गण्डकी प्रदेश सभाले पारित गरेको "गाउँसभा, नगरसभा र जिल्ला समन्वय समितिका सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७६" अनुसार दिईने सेवा सुविधा सर्वसम्मत पारित गरियो ।
८. चामे गाउँपालिका छैठौँ गाउँसभा पश्चात गाउँ कार्यपालिकाको बैठकबाट गरीएका सम्पूर्ण निर्णयहरूलाई अनुमोदन गर्ने निर्णय गरियो ।
९. चामे गाउँपालिकाको सातौँ गाउँसभालाई सफलरूपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण पदाधिकारी एंम कर्मचारीलाई धन्यवाद दिदै चामे गाउँपालिकाको बजेट अधिवेशको रूपमा रहेको यस सभालाई समापन भएको घोषणा गर्ने निर्णय गरियो ।